




आर्थिक वर्ष २०७९।०८० को

सुर्नया गाउँपालिकाको आर्थिक ऐन २०७९



सुर्नया गाउँपालिका

बैतडी जिल्ला

सुदूरपश्चिम, प्रदेश नेपाल

२०७९

## सुर्नया गाउँपालिकाको आर्थिक ऐन, २०७९

सुर्नया गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक

प्रस्तावना: सुर्नया गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम सुर्नया गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “आर्थिक ऐन, २०७९” रहेको छ ।  
(२) यो ऐन तुरुन्त लागू हुनेछ ।
२. एकिकृत सम्पत्ति कर: गाउँपालिका क्षेत्रभित्र अनुसूचि (१) बमोजिम एकिकृत सम्पत्ति कर/घर जग्गा कर लगाइने र असूल उपर गरिनेछ ।
३. घर वहाल कर: गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले वहालमा दिएकोमा अनुसूचि (२) बमोजिम घर जग्गा वहाल कर लगाइने र असूल गरिनेछ ।
४. व्यवसाय कर: गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूचि (३) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
५. जडिबुटी, कवाडी र जीवजन्तु कर: गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडिबुटी, वनक, कवाडी माल र प्रचलित कानूनले निषेध गरिएको जीवजन्तु वाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता बस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूचि (४) बमोजिमको कर लगाइने र असूल उपर गरिनेछ ।
६. सवारी साधन कर: गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधनमा अनुसूचि (५) बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
७. विज्ञापन कर: गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूचि (६) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।

८. **मनोरन्जन कर:** गाउँपालिका क्षेत्रभित्र हुने मनोरन्जन व्यवसाय सेवामा अनुसूचि (७) बमोजिम व्यवसाय कर लगाइने र असुल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
९. **बहाल बिटौरी शुल्क:** गाउँपालिका क्षेत्रभित्र आफुले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूचि (८) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचिमा भएको व्यवस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१०. **पार्किङ शुल्क:** गाउँपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ सुविधा उपलब्ध गराए वापत अनुसूचि (९) बमोजिम पार्किङ शुल्क लगाइने र असूल उपर गरिनेछ ।
११. **सेवा शुल्क, दस्तुर:** गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनुसूचि (१०) मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचिमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।
१२. **पर्यटन शुल्क:** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरूबाट अनुसूची (११) मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असुल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१३. **डोजर तथा टिप्पर भाडा शुल्क:** गाउँपालिकाले आफ्नो डोजर तथा टिप्पर भाडामा उपलब्ध गराए बाफत कार्यविधिले तोके अनुसारको शुल्क लिने छ ।
१४. **कर छुट:** यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरूलाई कुनै पनि किसिमको कर छुट दिईने छैन ।
१५. **कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि:** यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि गाउँपालिकाले तोके अनुसार हुने छ ।

सुर्नया गाउँपालिका  
गाउँ कार्य पालिकाको कार्यालय  
रौलेश्वर, बैतडी  
सुदूरपश्चिम प्रदेश, नेपाल  
करका दर  
अनुशुचि १  
आ.व. २०७९/०८०

भूमिकर

क्र.सं.	विवरण	करको मूल्य
१	मालपोत	रु ५० देखि ३६०
२	जग्गा रजष्ट्रेसन	रु २५ देखि ७५
३	जग्गा भाडा	रु १०० देखि २०० सम्म

न्युनतम दर  
अधिकतम दर

खेत	प्रती रोपनी	पाखो	प्रतिरोपनी
अब्वल	५	अब्वल	४
दोयम	४	दोयम	३
सिम	३	सिम	३
चाहार	२	चाहार	२

जग्गा भाडा

उपज उत्पादन प्रती रोपनी १०० रुपैया

उद्योग धन्दा प्रति रोपनी २०० रुपैया

आ.व. २०७९/०८०

अनुसूची २

घर बहालकर

क्र.सं.	विवरण	करको मूल्य
१	घर	१५ प्रतिशत
२	पसल	१५ प्रतिशत
३	गोदाम	१५ प्रतिशत
४	ग्यारेज	१५ प्रतिशत
५	टहरा	१५ प्रतिशत
६	कुवलियतमा दिएको जग्गा	१५ प्रतिशत
७	घर जग्गा मातवन्धकी	१५ प्रतिशत

अनुशुचि ३

व्यवसाय कर

क्र.सं.	विवरण	करको मूल्य
१	व्यापार व्यवसाय दर्ता शुल्क	१०००
२	किराना पसल दर्ता शुल्क	२०००
३	कपडा पसल दर्ता शुल्क	२५००
४	निर्माण व्यवसायी पसल दर्ता	२०००
५	मदिरा पसल दर्ता	२००००
६	होटल एण्ड लज दर्ता	१५००
७	मोबाईल ग्यालरी दर्ता शुल्क	१०००
८	अटोपर्टस	२०००
९	पुस्तकालय दर्ता	१५००
१०	एफ.एम.रेडियो १०० कि.वा.	२०००
११	रेडियो, टिवी. मर्मत सेन्टर	५००
१२	सिलाई कटाई सेन्टर दर्ता	१०००
१३	हेयर कटिङ्ग	५००
१४	निर्माण व्यवसाय दर्ता	२०००
१५	कुखुरा फर्म दर्ता	५००
१६	बाखा फर्म दर्ता	५००
१७	मेडिकल हल	१०००
१८	फोटो स्टुडियो	५००
१९	एग्रोभेट दर्ता	५००
२०	सुन चाँदी पसल दर्ता	१०००
२१	बन्दुक राख्ने इजाजत नविकरण शुल्क २ नाले	२००
२२	बन्दुक राख्ने इजाजत नविकरण शुल्क १ नाले	१००
२३	पेट्रोल पम्प दर्ता	३०००
२४	निर्माण व्यवसाय दर्ता सिफारिस	१०००
२५	अन्य	१००

अनुशुचि ४

आ.व. २०७६/०७७

जडिबुटी, बवाडी र जीवजन्तु कर

क्र.सं.	विवरण	करको मूल्य
१	रिठा प्रति के.जी.	२
२	चिराइतो प्रति के.जी	१०
३	दालचिन बोक्रा प्रति के.जी.	५
४	दालचिन पात प्रति के.जी.	२
५	सुगन्ध वाला प्रति के.जी.	५
६	पखनवेद प्रति के.जी.	२
७	टिमुर् प्रति के.जी.	५
८	काउलो बोक्रा प्रति के.जी.	२
९	खोटो संकलन प्रति के.जी	५
१०	कटुस प्रति के.जी.	२
११	सतुवा प्रति के.जी.	५
१२	गुरासको जु प्रति लिटर	२
१३	खाली सि.सि.प्रति क्वाटर सि.सि	२
१४	वियर बाटल सि.सि. प्रति वटा	३
१५	गाई	५
१६	भैसी	१००
१७	रांगो	२००
१८	गोरु	२०
१९	बाखा	२०
२०	घोडा	१००
२१	खच्चर, गधा	१५०
२२	मरेका जविजन्तुहरुको हाड प्रति के.जी.	५
२३	कवाडी प्रति के.जी.	२
२४	किरमडाका बोक्रा	१

अनुशुचि ५

आ.व. २०७९/०८०

सवारीसाधन शुल्क

क्र.सं.	विवरण	करको मूल्य रु
१	मोटरसाइकल	२००
२	जीप	५००
३	टेक्टर	७००
४	बस	१०००
५	मिनि बस	८००
६	स्काईभेटर	२०००
७	डोजर	२०००
८	लरी	२५००
९	जे.सी.पी.	१५००



अनुशुचि ६  
आ.व. २०७९/०८०

विज्ञापन कर

क्र.सं.	विवरण	करको मूल्य रु
१	होडिड बोर्ड	५०००

## अनुसूची ७

मनोरन्जन

क्र.सं.	विवरण	करको मूल्य रु
१	भेला कर	१००
२	महोत्सव कर	१०००

## अनुशुचि ८

वहाल विरौटी शुल्क

क्र.सं.	विवरण	करको मूल्य रु
१	हाट बजार	३०
२	भाडा पसल	५०
३	जादु फेरी पसल	१०००
४	खुद्रा पसल	५००

## अनुसूची ९

पार्किङ शुल्क

क्र.सं.	विवरण	करको मूल्य रु
	ग्रामिण सडकको वस पार्क	५०
	स्थानीय तहको सडक पार्किङ	५०

## अनुसूची १०

सेवा शुल्क

क्र.सं.	विवरण	करको मूल्य रु
१	घर जग्गा नामसारी सिफारिस	१००
२	मोही लागत कट्टा	१००
३	घर काम सिफारिस	१००
४	छात्रवृत्ति सिफारिस	१००
५	विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस	१००
६	अपाङ्ग सिफारिस	१००

७	अस्थाई बसोबास सिफारिस	१००
८	स्थाई बसोबास सिफारिस	१००
९	आगिकृत, बंशज नागरिकता सिफारिस	१००
१०	नागरिकताको प्रतिलिपी सिफारिस	१००
११	आर्थिक अवस्था बलियो वा सम्पन्ता सिफारिस	१००
१२	आर्थिक अवस्था कमजोर सिफारिस	७०
१३	विद्युत मिटर जडान सिफारिस	१००
१४	धारा पानी सिफारिस	१००
१५	जीवित रहेको सिफारिस	१००
१६	नाता प्रमाणित सिफारिस	१००
१७	सामुदायिक वन नविकरण सिफारिस	१००
१८	संस्था दर्ता सिफारिस	१००
१९	संस्था दर्ता शुल्क	१५००
२०	संस्था नविकरण शुल्क	१०००
२१	निर्माण व्यवसायी ईजाजत पत्र नविकरण दस्तुर	२५००
२२	नाम एकै हो भन्ने सिफारिस	१००
२३	जग्गा मूल्यांकन प्रमाणित र सिफारिस	१००
२४	व्यवसाय बन्द सिफारिस	१००
२५	व्यवसाय सञ्चालन नभएको सिफारिस	१००
२६	व्यापार व्यवसाय नभएको सिफारिस	१००
२७	कोर्ट फि मिनाह सिफारिस	१००
२८	नाबालक परिचयपत्र सिफारिस	७०
२९	चौपाय सम्बन्धी सिफारिस	१०० देखी ५०० सम्म
३०	व्यवसाय दर्ता सिफारिस	१००
३१	उद्योग ठाउँसारी सिफारिस	१००
३२	विद्यालय ठाउँसारी सिफारिस	१०० देखी २०० सम्म
३३	आन्तरीक बसाई सराई सिफारिस	२५
३४	विद्यालय संचालन र कक्षा विद्धी सिफारिस	१००
३५	व्यक्तिगत विवरतण सिफारिस	१००
३६	जग्गा दर्ता सिफारिस	१००
३७	संरक्षक सिफारिस (व्यक्तिगत)	१००
३८	नेपाल सरकारको नाममा बाटो कायम सिफारिस	१००
३९	जिवित संगको नाता प्रमाणित सिफारिस	१००
४०	मृतक संगको नाता प्रमाणित सिफारिस	१००
४१	कोठा खोल्ने कार्य, रोहवर बस्ने सिफारिस	१००

४२	निशुल्क वा स शुल्क स्वास्थ्य उपचार सिफारिस	५०
४३	घर बाटो प्रमाणित सिफारिस	१००
४४	व्यक्तिगत घटना दर्ता म्याद नाघेपछी	५०
४५	चारकिल्ला प्रमाणित सिफारिस	१००
४६	जन्ममिति सिफारिस म्याद नाघेपछी	५०
४७	विवाह प्रमाणित सिफारिस म्याद नाघेपछी	५०
४८	घरपताल प्रमाणित सिफारिस	१००
४९	कागज, मञ्जुरिनाम सिफारिस	१००
५०	हकवाला वा हकदार प्रमाणित सिफारिस	१००
५१	अविवाहित प्रमाणित सिफारिस	१००
५२	जग्गा रेखाङ्कनके कार्य, सो कार्यमा रोहवर सिफारिस	१००
५३	जग्गा धनी पुर्जा हराएको सिफारिस	१००
५४	अङ्ग्रेजी सिफारिस तथा प्रमाणित	१००
५५	मिलापत्र कागजात/उजुरी पत्र	५००
५६	एकिकृत सम्पती कर /घर जग्गा कर सिफारिस	१००
५७	वहालकर सिफारिस	१००
५८	विज्ञापन कर सिफारिस	१००
५९	अन्य सेवा सुल्क	१००

### अनुसूची ११

#### पर्यटन शुल्क

क्र.सं.	विवरण	करको मूल्य रु.
१	पत्ताल भुमेश्वर गाडी लगेमा शुल्क	५० देखी २०० सम्म
२	रौलाकेदार डकुभेन्टी शुल्क	२०००
	गुफाकेदार डकुभेन्टी शुल्क	१०००
	पत्ताल भुमेश्वरमा विवाह वर्तवन्ध	१० प्रतिशत

### अनुसूची १२

#### प्राकृतिक स्रोत उपयोग शुल्क

क्र.सं.	विवरण	करको मूल्य
१	ढुङ्गा प्रति घनमिटर	३०
२	खरी प्रति केजी	२५
३	बालुवा प्रति ट्राली	५०
४	बालुवा प्रति बोरा	३०
५	गिट्टी प्रति बोरा	३०